



गोकुलगंगा गाउँपालिका  
गाउँ कार्यपालिकाको कार्यालय

रस्नाल, रामेछाप  
बागमती प्रदेश, नेपाल

आर्थिक वर्ष २०८१/०८२ को लागि मौजुदा सूची दर्ता गर्ने सम्बन्धी सूचना ।

प्रथम पटक प्रकाशित मिति: २०८१/०४/११

यस कार्यालयको लागि आ.व. २०८१/८२ मा आवश्यक पर्ने निम्नानुसार सामान तथा सेवा उपलब्ध गराउन इच्छुक ईजाजत प्राप्त दर्तावाल व्यक्ति, फर्म, कम्पनी एवं संस्थाहरुबाट सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १८ अनुसार मौजुदा सूची (Standing List) दर्ताको लागि सोही नियमावलीको अनुसूची- २ क. बमोजिमको ढाँचामा यस कार्यालयमा निवेदन दर्ता गराउनु हुन यो सूचना प्रकाशन गरिएको छ। आफुले गर्न चाहेको कार्यको लागि विषयगत छुट्टाखुट्टै निवेदन दर्ता गराउनु पर्नेछ। रीत नपुगी आएका निवेदनलाई मान्यता दिइने छैन। प्राप्त हुन आएका दरखास्तहरु सूचीकृत गर्ने वा नगर्ने अधिकार यस कार्यालयमा सुरक्षित रहने छ।

(क) खरिद तथा आपूर्ति तर्फ:

१. मसलन्द तथा कार्यालय सामाग्रीहरु
२. छपाई सम्बन्धी कार्यहरु
३. फर्निचर तथा फनिसङ्ग (काठ वा स्टिल)
४. ईलेक्ट्रोनिक्स उपकरणहरु कम्प्युटर, ल्यापटप, प्रिन्टर, फोटोकपी, फ्याक्स, युपियस, टोनर, रिफिल, साउण्डबक्स, डिजिटल क्यामरा, स्क्यानिङ मेसिन, प्रोजेक्टर, भ्याकुम किलनर, इन्भंटर, सि.सि.टि.भि खरिद तथा मर्मत
५. विज्ञापन प्रकाशन प्रसारण तथा प्रचार प्रसार
६. विद्युतीय सामानहरु
७. मोटर साइकल आपूर्ति
८. कुरियर सेवा
९. सवारी साधनका पार्टपुर्जाहरु
१०. सवारी सधान भाडामा लिने कार्यहरु
११. मिनिरल बाटर/बोतलको पिउने पानी
१२. औपचारी खरिद/मेडिकल समानहरु।

(ख) मर्मत तथा सम्भार तर्फ:

१. सवारी तर्फ (टिप्पर, गाडी, मोटरसाईकल) आपूर्ति खरिद तथा मर्मत
२. ईलेक्ट्रोनिक्स उपकरणहरु (कम्प्युटर, ल्यापटप, प्रिन्टर, फोटोकपी, युपियस, टोनर, रिफिल, साउण्डबक्स, डिजिटल क्यामरा, स्क्यानिङ मेसिन, प्रोजेक्टर, भ्याकुम किलनर, इन्भंटर, सि.सि.टि.भि खरिद तथा मर्मत)
३. कार्यालय भवन लगायत पूर्जिगत सुधारका मर्मत, निर्माण कार्यहरु रंग रोगन सम्बन्धी कार्यहरु
४. विद्युतीय सामानहरु (वायरिङ्ग, तार, पंखा, हिटर, सोलार बत्ती)
५. सार्वजनिक सम्पत्ति निर्माण तथा मर्मत सम्भार

६. ठेक्का निर्माण तथा मर्मत सुधार सम्बन्धी कार्य

७. दराज, कुर्सी, टेबल एवं फर्निचर सम्बन्धी समानहरु।

(ग) सेवातर्फ:

१. परामर्श सेवा (अध्ययन, सर्वेक्षण, अनुसन्धान)
  २. ईन्टरनेट सेवा, मर्मत, विज्ञापन प्रकाशन प्रसारण
  ३. साइनबोर्ड लेखन, फ्लेक्स प्रिन्ट
  ४. इन्जिनियरिङ कन्सल्टेन्टी सेवा, माटो परीक्षण, अध्ययन तथा अन्य पूँजीगत प्राविधिक परामर्श सेवा
  ५. श्रव्य दृश्य निर्माण तथा प्रसारण, लैंडिंग परीक्षण, सामाजिक परीक्षण
  ६. सफ्टवेयर सम्बन्धी कार्य
  ७. कार्यालय सुरक्षा तथा सरसफाई, खेलकुद सामाग्री सम्बन्धी
  ८. इन्जिनियरिङ तथा व्यवस्थापन सम्बन्धी तालिम, परामर्श, सर्वें ड्राइवर डिजाइन सम्बन्धी
  ९. प्लम्बिङ सम्बन्धी सामाग्रीहरु।
- निवेदनसाथ ऐस गर्नुपर्ने कागजातहरु:
- संस्था दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको छायाँप्रति स्थायी लेखा नम्बर प्रमाणपत्रको छायाँप्रति
- मू.अ.कर दर्ताको प्रमाणपत्रको छायाँप्रति (मू.अ.करमा दर्ता हुनेको हकमा मात्र)
- आर्थिक वर्ष २०८०/०८१ को कर चुक्ता प्रमाणपत्रको छायाँप्रति,
- प्रचलित कानून बमोजिम अयोग्य नभएको वा कालोसूचीमा नपरेको व्यहोरा खुलाईएको स्वयं घोषणा निवेदन,
- व्यवसायिक ईजाजत पत्रको छायाँप्रति
- आर्थिक ऐन, २०८१ बमोजिम सूचीकृत वापत रु १०००/- कार्यालयमा बुझाई भौचरको सङ्कल प्रति।

प्रमुख प्रशासकीय अधिकृत